



अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाण्डौ

मिति: २०७३/१२/२० गते

प्रेस विज्ञप्ति

विषय: आरोप-पत्र दायर गरिएको ।

नलसिङ गाड जलविद्युत आयोजनाको विस्तृत संभाव्यता अध्ययनको लागि परामर्शदाता छनौटको सिलसिलामा प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा आफू अनुकूल बढि रकम कबोल गर्ने प्रस्तावकलाई बढि अङ्क र कम अङ्क कबोल गर्नेलाई कम अङ्क दिई बढि रकम कबोल गर्ने प्रस्तावदाताको आर्थिक प्रस्ताव स्वीकृत गरी नलसिङ गाड जलविद्युत आयोजना विकास समितिलाई कार्यकारी निर्देशक मोतिवहादुर कुँवर समेतले गैरकानुनी रूपमा हानी नोक्सानी पुऱ्याई भ्रष्टाचार गरेकोले कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको उजुरी निवेदन उपर अनुसन्धान, तहकिकात हुँदा स्वीकृत प्राविधिक प्रस्ताव मूल्याङ्कनका आधारहरू बमोजिम SMEC International Pvt. Ltd.-Australia JV with MWH International, Inc, USA in association with Udaya Consultancy (P) Ltd., Nepal (SMEC-MWH-Uday) लाई दिनुपर्ने भन्दा १.२५ बढि अंक र AF Consultant, Switzerland JV, Nepal Environment and Scientific Services Pvt. Ltd. Nepal and Hydro-Consult Engineering Ltd. Nepal (AFC-HCE-NESS) लाई दिनुपर्ने भन्दा १.५६७ घटि अङ्क प्रदान गरी सबैभन्दा घटि रकमको प्रस्ताव पेश गर्ने AFC-HCE-NESS को प्राविधिक र आर्थिक प्रस्तावको संयुक्त मूल्याङ्कनमा सबैभन्दा बढि अङ्क (८२.८३३) प्रदान गरी मूल्याङ्कन गर्नुपर्नेमा जानीजानी कम अंक प्राप्त गर्नेलाई छनौट गरेको, Specific experience अन्तर्गत Detailed engineering survey and design आवश्यक पर्ने भनी criteria राखिएको भएपनि SMEC को हकमा Detailed construction drawing लाई नै Detailed engineering survey and design मानी मूल्यांकन गर्ने, मूल्यांकनकर्ताले मूल्यांकनको क्रममा दिएको अंकलाई Aggregate final evaluation गर्दा बढाएको तथा प्रस्तावसँगै पेश गरिएका कतिपय अनुभवका विषयहरू मूल्यांकन गर्दा खास पक्षलाई फाईदा पुग्ने र अर्को पक्षलाई प्रतिस्पर्धामा पछाडि पार्नेगरी हचुवाको भरमा मूल्यांकन गरी गैरकानुनी रूपमा नलसिङ गाड जलविद्युत आयोजना विकास समितिलाई हानी नोक्सानी पुऱ्याउने बदनियत राखी AFC-HCE-NESS ले भन्दा रु. २७,२४,५४,३५१.६२ (सत्ताइस करोड चौविस लाख चवन्न हजार तीन सय एकाउन्न रुपैयाँ बैसठ्ठी पैसा) बढि कबोल गर्ने SMEC-MWH-Uday लाई संयुक्त मूल्याङ्कनमा सबैभन्दा बढि अङ्क (८१.९९४) दिई मूल्याङ्कन गरी गराई नलसिङ गाड जलविद्युत आयोजना विकास समितिलाई रु. २७,२४,५४,३५१.६२ (सत्ताइस करोड चौविस लाख चवन्न हजार तीन सय एकाउन्न रुपैयाँ बैसठ्ठी पैसा) नोक्सान पुऱ्याउने उद्देश्यले भ्रष्टाचार कसुरको उद्योगमा नलसिङ गाड जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतिवहादुर कुँवर, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाई, उर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत विकास विभागका तत्कालीन कानून अधिकृत राजेशकुमार थापा र SMEC-MWH-Uday का Authorized Representative उदीपलाल श्रेष्ठको संलग्नता रहेको देखिँदा निज मोतिवहादुर कुँवर, सूर्यप्रसाद रिजाल, आनन्दप्रसाद चापागाई, गोकर्णराज पन्थ, राजेशकुमार थापा र उदीपलाल श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको उद्देश्य राखी सोही ऐनको दफा २१ बमोजिम भ्रष्टाचार कसुरको उद्योग गरेको हुँदा निजहरू उपर भ्रष्टाचार निवारण ऐनको दफा २१ बमोजिम रु. १३,६२,२७,१७५.८१ (तेह करोड बैसठ्ठी लाख सत्ताइस हजार एक सय पचहत्तर रुपैयाँ एकासी पैसा) जरिवाना र एक वर्ष कैद सजाय हुन माग दावी लिई आज विशेष अदालत, काठमाण्डौमा आरोप-पत्र दायर गरिएको छ ।

कुनै पनि प्रकारको भ्रष्टाचारका सम्बन्धमा समयमै सत्य र यथार्थपरक सूचना उपलब्ध गराई आफ्नो हक अधिकार सुनिश्चित गर्नुका साथै भ्रष्टाचारजन्य गतिविधिको अन्त्य गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने गराउने साझा अभियानमा सक्रिय सहभागिता एवं सहकार्यका लागि आयोग सबैमा हार्दिक अनुरोध गर्दछ ।

(जीवराज कोइराला)

सह-सचिव एवं प्रवक्ता